

# Dan

## Chapter 11

Nepali Interlinear

Reference: Nepali ERV

1 וְאֵנִי בְּשָׁנָה אֶחָת לְדָרְיוֹשׁ הַמֶּדִי עָמְדִי לְמַעֲוֹ וְלִמְעֹו לֹוּ  
र-म वर्षमा पहिलो दाराको मेरो-खडा-हुनु-थियो र-सुरक्षा-दिन उसलाई  
H0589 H8141 H0259 H1867 H4075 H5975 H2388 H4581

“मादिका राजा दाराको शासनकालको पहिलो वर्षमा उसलाई बल अनि सहायता दिन म उभिँएँ।

2 וְעַתָּה רְאֵה אֶמֶת אֲנִידָ לְךָ הַהֵרָ עוֹד־שְׁלֹשָׁה מְלָכִים עֹמְדִים לְפָרֶס וְהָרְבִיעִי  
र-अब तिमीलाई सत्य बताउँछु अझै हेर तीनजना राजाहरू खडा-हुनेछन् पारसको-लागि र-चौथोले  
H6258 H0571 H5046 H2009 H5750 H7969 H4428 H5975 H6339 H7243

יַעֲשִׂיר יְעָשָׂר-גָּדוֹל מְכֹל וּבְחֻזְקָתוֹ בְּעֶשְׂרֹוּ יַעֲרִי הַכֹּל אֵת מַלְכוּת  
धनी-हुनेछ ठूलो सबैभन्दा र-उसको-शक्तिले उसको-धनमा उत्तेजित-गर्नेछ यस सबैलाई राज्यको  
H6238 H6239 H3605 H2393 H6239 H4438 H0853 H3605 H5782

יָוָן  
यूनानको-विरुद्ध  
H3120

“अब म तिमीलाई साँचो कुरा बताउँदैछु। तीनजना राजाहरूले फारसमा शासन गर्ने छन्। त्यसपछि चौथो राजा आउनेछन्, तिनी आफूभन्दा अधिका राजाहरू भन्दा धनी हुनेछन्। तिनी यूनान राज्यको विरोधमा प्रत्येकलाई उक्साउनका निम्ति शक्ति प्राप्त गर्नलाई आफ्नो सम्पत्ति उपयोग गर्नेछन्।

3 וְעַמָּר מְלָךְ גְּבוּר וְיִמְשֵׁל מְמֹשֵׁל רַב וְעֹשֶׂה כְּרִצּוֹנֹוּ  
र-खडा-हुनेछ राजा शक्तिशाली र-शासन-गर्नेछ शासन ठूलो र-गर्नेछ आफ्नो-इच्छा-अनुसार  
H5975 H4428 H1368 H4910 H4474 H7522

यसपछि एकदमै शक्तिशाली राजा आउनेछ, त्यसले ठूलो शक्तिसँग राज्य चलाउनेछ, उसले जे चाहन्छ त्यही गर्ने छ।

4 וּבְעֶמְדוֹ וְהַשְׂבָּר מַלְכוּתוֹ וְתַחֲזִין לְאַרְבַּע רוּחוֹת הַשָּׁמַיִם וְלֹא לְאַחֲרֵיתוֹ  
र-खडा-हुने र-खडा-हुने टुक्रिनेछ उसको-राज्य चार दिशाहरूको आकाशको र-होइन उसको-उत्तराधिकारीलाई  
H5975 H7665 H4438 H2673 H0702 H7307 H8064 H3808 H0319

וְלֹא כְּמֹשֵׁלֹוּ אֲשֶׁר מְשָׁלָ כִּי תִנְתָּשׁ מַלְכוּתוֹ וְלֹא חָרִים מְלִבְדָּ-  
र-होइन उसको-शासन-जस्तो जसले शासन-गन्यो किनकि उखेलिनेछ उसको-राज्य र-अरूहरूलाई बाहेक  
H3808 H4910 H5428 H4438 H0312 H0905

אֵלֶּה  
यीहरूबाट  
H0428

शक्तिशाली राजा आए पछि त्यसको राज्य टुक्रा-टुक्रा हुनेछ। उसको राज्य संसारको चार भागमा बाँडिनेछ। उसको राज्य उसको नाताहरूमा बाँडिनेछैन, जुन शक्ति उसमा थियो, त्यो उसको राज्यमा हुने छैन।

5 וַיַּחֲזֶק מֶלֶךְ-דָּקְשִׁיּוֹן הַגִּבּוֹר וַיִּמְנֹ-שָׂרָיו וַיַּחֲזֶק  
र-बलियो-हुनेछ राजा दक्षिणको र-उसका-एकजना सेनापतिहरूमध्येको र-बलियो-माथि उसभन्दा-माथि  
H2388 H4428 H5045 H8269 H4910

מְמֹשֵׁלֹוּ רַב מְמֹשֵׁל  
उसको-शासन ठूलो शासन  
H4475 H4474

“दक्षिणको राजा शक्तिशाली हुनेछ। तर यसपछि उसको एउटा सेनापति ऊ भन्दा पनि शक्तिशाली हुनेछ त्यो सेना नायकले शासन गर्न थाल्नेछ, अनि एकदमै शक्तिशाली हुनेछ।

6	וּלְקִיץ र-अन्त्यमा H7093	שָׁנִים वर्षहरूको H8141	וּתְחַכְּרוּ तिनीहरू-मित्रता-गर्नेछन् H2266	וּבַת र-छोरी H1323	מַלְכָּה राजा H4428	הַנְּגִב दक्षिणको H5045	תְּבוּאָה आउनेछिन् H0935	אֶל- राजा H0413	מֶלֶךְ राजा H4428	הַצָּפוֹן उत्तरको H6828
	לְעִשׂוֹת सन्धि-गर्न H4339	מִישָׁרִים मेलमिलाप H4339	וְלֹא- र-राख्न-सक्नेछैन H3808	תַּעֲזָר शक्ति H6113	כּוֹחַ बाहुको H2220	הַזְּרוּעַ शक्ति H2220	וְלֹא र-टिक्नेछैन H3808	יַעֲמֹד उसको-बाहु H5975	וּזְרָעוֹ र-उसको-शाखा H2220	
	וּתְנַתֵּן र-समर्पित-हुनेछिन् H5414	הִיא उनी H1931	וּמִבְּיֹאֵיהָ र-उनीलाई-ल्याउनेहरू H0935	וּתְלִלָתָהּ र-उनीलाई-जन्माउने H3205	וּמִחַקָּהּ र-उनीलाई-सहायता-दिने H2388	בְּעָרֵים: समयहरूमा H6256				

“फेरि केही वर्षपछि एउटा सन्धि हुनेछ अनि दक्षिणका राजाकी छोरीसित उत्तरका राजाको विवाह हुन्छ। यो शान्तिका निम्ति गरिनेछ, तर तिनका सन्तान बलिया हुने छैनन्। तिनको नानी तिनलाई समर्थन गर्ने एकजनालाई सुम्पिनेछन्।

7	וְעַמָּד र-खडा-हुनेछ H5975	מִנְצָר हाँगाबाट H5342	שָׂרָשִׁיחַ उनका-जराको H8328	כִּנּוֹ उसको-ठाउँमा H3653	וּיְבֵא र-आउनेछ H0935	אֶל- राजा H0413	הַחֵיִל सेनामा H2428	וּיְבֵא र-पस्नेछ H0935	בְּמַעוֹן गढमा H4581	מֶלֶךְ राजा H4428
	וְהַחֲזִיק: र-जित्नेछ H2388	וְעִשָּׂה र-गर्नेछ H6828	בְּהֵם तिनीहरूलाई H6828							

“तर तिनको परिवारबाट एउटा मानिस दक्षिणी राजाको स्थान लिन आउँनेछ। उसले उत्तरी राजाको सेनामाथि आक्रमण गरेर सुदृढ किल्लामा प्रवेश गर्नेछ। अनि युद्ध जितेर विजयी हुनेछ।

8	וְנָם र-त्यसै H1571	אֱלֹהֵיהֶם तिनीहरूका-देवताहरू H0430	עִם- सहित H0430	נִסְכֵיהֶם तिनीहरूका-ढालिएका-मूर्तिहरू H0430	עִם- सहित H0430	כְּלֵי भाँडाहरू H3627	חֲמֻדָּתָם बहुमूल्यका H3627	כֶּסֶף चाँदी H3701	וְזָהָב र-सुन H2091
	בְּשָׂבִי कैदमा H0935	יָבֵא ल्याउनेछ H0935	מִצְרַיִם मिश्रमा H4714	וְהוּא र-उ H1931	שָׁנִים वर्षहरूसम्म H8141	יַעֲמֹד टिक्नेछ H5975	מִמְלֶכֶךְ राजाभन्दा-धेरै H4428	הַצָּפוֹן: उत्तरको H6828	

उसले उनीहरूका देवताका मूर्तिहरू, चाँदी र सुनका बहुमूल्य वस्तुहरू लुट्नेछ। अनि केही वर्षकोलागि उत्तरको राजालाई एकलै छोड्ने छन।

9	וּבָא र-पस्नेछ H0935	בְּמַלְכוּת राज्यमा H4438	מֶלֶךְ राजा H4428	הַנְּגִב दक्षिणको H5045	וְשָׁב र-फर्कनेछ H7725	אֶל- आफनी H0413	אֶרֶץ देशमा H0127
---	----------------------------	---------------------------------	-------------------------	-------------------------------	------------------------------	-----------------------	-------------------------

फेरि त्यो राजाले दक्षिणी राजामाथि आक्रमण गर्नेछ। तर पराजित भएर आफ्नो देश फर्कनेछ।

10	וּבְנוֹן उसका-छोराहरू H1121	(וּבְנֵי) उसका-छोराहरू H1121	וּתְנִיחוּ युद्ध-गर्नेछन् H1624	וְאֶסְפוּ र-जम्मा-गर्नेछन् H0622	הַמֶּלֶךְ भीड H2428	חֲלוּסִים सेनाहरू H2428	רָבִים ठूला H0935	וּבָא र-आउनेछ H0935	בֹּא आउने H0935
	וְשָׁטַף र-बाढी-जस्तो-बहनेछ H7857	וְעָבַר र-पार-गर्नेछ H7725	וְיָשָׁב र-फर्कनेछ H7725	(וּיִתְנַחוּ) र-युद्ध-गर्नेछ H1624	עַד- सम्म H5704	(מִעֲזָה) उसको-गढ H4581	(מִעֲזָה) उसको-गढ H4581		

“फेरि उसका छोराहरूले युद्धको निम्ति विशाल सेना जुटाउने छन्। अनि तिनीहरूले रोक्न नसकिने बाढ झैं युद्ध जित्दै जानेछन्। र दक्षिणको राजाको किल्ला सम्म युद्ध गर्दै जित्नेछ।

11	וּתְחַכְּרוּ र-क्रोधित-हुनेछ H4843	מֶלֶךְ राजा H4428	הַנְּגִב दक्षिणको H5045	וְיָצָא र-निस्कनेछ H3318	וְנִלְחַם र-युद्ध-गर्नेछ H3318	עִמּוֹ उससँग H3318	עִם- यस H3318	מֶלֶךְ राजासँग H4428	הַצָּפוֹן उत्तरको H6828	וְהָעֵמִיד र-खडा-गर्नेछ H5975
	וְנָם र-समर्पित-हुनेछ H5414	וְנָם र-समर्पित-हुनेछ H5414	וְנָם र-समर्पित-हुनेछ H5414	וְנָם र-समर्पित-हुनेछ H5414	וְנָם र-समर्पित-हुनेछ H5414	וְנָם र-समर्पित-हुनेछ H5414	וְנָם र-समर्पित-हुनेछ H5414	וְנָם र-समर्पित-हुनेछ H5414	וְנָם र-समर्पित-हुनेछ H5414	וְנָם र-समर्पित-हुनेछ H5414

त्यस पछि दक्षिणको राजा क्रोधित भएर उत्तरको राजासँग युद्ध गर्न निस्कने छ। उनले एउटा ठूलो सैन्यदल जुटाउनेछ तर उनको सेनाको हार हुनेछ।

ולא	רבאות	והפיל	לכבו	(והם)	אירום	ההמון	ונשא	12
तर-बलियो-हुनेछैन	हजारौंलाई	र-खसाल्नेछ	उसको-मन	र-घमण्डी-हुनेछ	र-घमण्डी-हुनेछ	यो-भीड	र-उठाइनेछ	
<a href="#">H3808</a>	<a href="#">H7239</a>	<a href="#">H5307</a>	<a href="#">H3824</a>	<a href="#">H7311</a>			<a href="#">H5375</a>	

יעוץ  
प्रबल-हुनेछैन  
[H5810](#)

त्यो ठूलो सैन्यदलले हार्नेछ, अनि ती सेनालाई अन्तै लगिनेछ। ऊ अत्यन्तै अभिमानी हुनेछ अनि हजारौं-हजार सेनाहरूलाई मार्नेछ, तर पनि यसबाट उसलाई सफलता हासिल हुनेछैन।

שנים	הערים	ולקח	הראשון	מן	רב	המון	והעמיד	הצפון	מלך	ושב	13
वर्ष	समयहरूको	र-अन्त्यमा	ठूलो	पहिलेभन्दा	ठूलो	भीड	र-खडा-गर्नेछ	उत्तरको	राजा	र-फर्कनेछ	
<a href="#">H8141</a>	<a href="#">H6256</a>	<a href="#">H7093</a>	<a href="#">H7223</a>				<a href="#">H5975</a>	<a href="#">H6828</a>	<a href="#">H4428</a>	<a href="#">H7725</a>	

רב: [H7399](#)  
טול  
וברכוש  
र-धन-सम्पत्तिसहित  
גדול  
טול  
בחייל  
सेनासहित  
בוא  
आउने  
יבוא  
आउनेछ  
[H0935](#)

त्यसपछि उत्तरको राजाले फेरि पहिला भन्दा पनि ज्यादा सख्यामा सैनिक भेला पार्नेछ। अनि केही वर्ष पछि उनले आक्रमण गर्नेछन्, त्यो सैन्यदल एकदमै ठूलो हुनेछ अनि तिनीहरूसँग धेरै हात-हतियार हुनेछ अनि युद्धको तयारीमा हुनेछ।

עמך	פריצו	ויבנו	הנגב	מלך	על	יעמדו	רבים	ההם	ובעתים	14
तिम्रा-जनताका	हिंस्रक	र-छोराहरू	दक्षिणको	राजा	विरुद्ध	खडा-हुनेछन्	धेरै	ती	र-समयहरूमा	
	<a href="#">H6530</a>		<a href="#">H5045</a>	<a href="#">H4428</a>		<a href="#">H5975</a>		<a href="#">H1992</a>	<a href="#">H6256</a>	

ונכשלו: [H3782](#)  
तर-असफल-हुनेछन्  
חזון  
दर्शन  
להעמיד  
पूरा-गर्न  
ונשא  
उठ्नेछन्  
[H5375](#)

“त्यो समयमा, धेरै मानिसहरूले दक्षिणका राजाको विरोध गर्नेछन्। केही तिम्रा आफ्नै मानिसहरू युद्ध गर्ने मन पराउँथे दक्षिणको राजाको विरुद्धमा बागी हुनेछ। तिनीहरूले विजय प्राप्त गर्ने छैनन्, तर तिनीहरूले दर्शनलाई सत्य गराउँछन्, जब तिनीहरूले यसो गर्छन्।

הנגב	וזרעות	מבצרות	עיר	ולכד	סוללה	וישפך	הצפון	מלך	ויבא	15
दक्षिणका	र-सेनाहरू	गढीभित्रको	शहर	र-कब्जा-गर्नेछ	घेराबन्दी	र-खन्याउनेछ	उत्तरको	राजा	र-आउनेछ	
<a href="#">H5045</a>	<a href="#">H2220</a>	<a href="#">H4013</a>		<a href="#">H3920</a>	<a href="#">H5550</a>	<a href="#">H8210</a>	<a href="#">H6828</a>	<a href="#">H4428</a>	<a href="#">H0935</a>	

לעמוד: [H5975](#)  
टिक्न  
כח  
शक्ति  
ואין  
र-छैन  
מבחריו  
उसका-छनौटका  
ועם  
र-जनता  
יעמדו  
टिक्नेछन्  
לא  
टिक्नेछैनन्  
[H3808](#)

तब उत्तरको राजा आएर घेरा-मचान उठाउनेछन् र पर्खाल भएको शहरलाई लिनेछन् अनि दक्षिणको सेनाले तिनको सामना गर्न सक्नेछैन, यहाँ सम्म कि सेनाका वीर जवानहरू पनि तिनको सामुन्ने अडिन सक्ने छैनन्।

בארץ	ויעמד	לפניו	עומד	ואין	כרצונו	אליו	הבא	ויעש	16
देशमा	र-टिक्नेछ	उसको-अगाडि	खडा-हुने	र-कोही-छैन	आफ्नो-इच्छा-अनुसार	उसको-विरुद्ध	आउनेले	र-गर्नेछ	
<a href="#">H0776</a>	<a href="#">H5975</a>	<a href="#">H6440</a>	<a href="#">H5975</a>	<a href="#">H0369</a>	<a href="#">H7522</a>	<a href="#">H0413</a>	<a href="#">H0935</a>		

בירו: [H3027](#)  
उसको-हातमा  
וכלה  
र-विनाश  
הצבי  
शोभाको  
[H3615](#)

“शत्रुहरूले यसरी तिनीहरूलाई जे मनपर्छ त्यही गर्नेछन्। तिनको विरोधमा कोही पनि उठ्न सक्नेछैन। तिनले मनोरम जग्गामा नियन्त्रण गर्ने शक्ति प्राप्त गर्नेछन्।

17 וַיִּשְׁמַע אֶת-קוֹלֵי אֲנָחַר אֶת-אֲפֹנִי לְבָאוֹ בְּתִקְוָה כָּל-מְלָכוֹתָיו וַיִּשְׁרִים עִמּוֹ וְעָשָׂה וּבֵת הַנְּשִׂים

स्त्रीहरूको र-छोरी र-गर्नेछ उससँग र-सहि-सर्तहरू राज्य सबै शाक्ति ले आउन आफ्नी-अनुहार र-राख्नेछ

H0802 H1323 H3477 H4438 H3605 H8633 H0935 H6440

וַיָּתֵן-לוֹ לְהַשְׁחִיתָהּ וְלֹא-תִעַמְדַּר וְלֹא-תִהְיֶה-לָּהּ תְּהִיָּה: לֹא-תִהְיֶה-לָּהּ

उनी उसको-लागि र-हुनेछैन टिक्नेछैन तर-टिक्नेछैन नष्ट-गर्न उसलाई दिनेछ

H1961 H3808 H5975 H3808 H7843 H5414

फेरि उनले दक्षिणका सबै राज्यहरू आफ्नो अधीनमा ल्याउने निश्चन गर्नेछन् र उचित शर्तहरू राख्नेछन्, अनि त्यस राज्यलाई नाश गर्नका निम्ति एउटी स्त्रीलाई विवाह गर्नेछन्। तर न ता त्यो स्त्री उसँग बस्छे न त उसको अभिप्राय सिद्ध हुन्छ।

18 וַיִּשְׁבַּן (וּ) וַיִּשְׁמַע אֶת-קוֹלֵי אֲנָחַר אֶת-אֲפֹנִי לְבָאוֹ בְּתִקְוָה כָּל-מְלָכוֹתָיו וַיִּשְׁרִים עִמּוֹ וְעָשָׂה וּבֵת הַנְּשִׂים

उसको-अपमानलाई सेनापतिले र-रोक्नेछ धेरै र-कब्जा-गर्नेछ टापुहरूतिर आफ्नी-अनुहार र-फेर्नेछ फेर्नेछ

H2781 H7101 H3920 H0339 H6440 H7725 H7725

וְלֹא-תִהְיֶה-לָּהּ בְּרִיתִי וְלֹא-תִשָּׁב וְלֹא-תִשָּׁב

उसको-लागि बरु उसको-अपमान फर्काउनेछ

H7725 H2781 H1115

“यसपछि उत्तरका राजाले भूमध्य सागरको किनार हुँदै देशहरू र टापुहरूका धेरैलाई कैदी बनाउनेछन्। तर एउटा सेनापतिले तिनलाई थर्काएर तिनको धाकलाई अन्त गरिदिनेछन् अनि उसले उत्तरका राजालाई लज्जित पार्नेछ।

19 וַיִּשְׁבַּן (וּ) וַיִּשְׁמַע אֶת-קוֹלֵי אֲנָחַר אֶת-אֲפֹנִי לְבָאוֹ בְּתִקְוָה כָּל-מְלָכוֹתָיו וַיִּשְׁרִים עִמּוֹ וְעָשָׂה וּבֵת הַנְּשִׂים

भेटिनेछैन र-फेरि र-पतन-हुनेछ र-ठेस-खानेछ आफ्नी-देशको गढहरूतिर आफ्नी-अनुहार र-फेर्नेछ

H4672 H3808 H5307 H3782 H0776 H4581 H6440 H7725

“यसरी उत्तरको राजा स्वयं आफ्नो देशको सुदृढ किल्लामा फर्केर जानेछन् र उनको पतन हुनेछ, फेरि कहिल्यै पनि त्यहाँ देखिने छैनन्।

20 וַיִּשְׁבַּן (וּ) וַיִּשְׁמַע אֶת-קוֹלֵי אֲנָחַר אֶת-אֲפֹנִי לְבָאוֹ בְּתִקְוָה כָּל-מְלָכוֹתָיו וַיִּשְׁרִים עִמּוֹ וְעָשָׂה וּבֵת הַנְּשִׂים

र-रिसमा नष्ट-हुनेछ दिनहरूमा र-थोरै राज्यमा शोभाको कर-उठाउने पठाउने ठाउँमा उसको र-खडा-हुनेछ

H3808 H7665 H0259 H3117 H4438 H1925 H5065 H3653 H5975

וְלֹא-תִהְיֶה-לָּהּ בְּרִיתִי וְלֹא-תִשָּׁב וְלֹא-תִשָּׁב

होइन र-युद्धमा होइन

H4421 H3808 H0639

“उनी पछि फेरि एकजना यस्तो आउनेछन् जसले सरकारी रक्षकको साथ एउटा अधिकारीलाई कर उठाउन पठाउनेछ। उसको पनि चाँडै अन्त हुनेछ। तिनको अन्त न त खुल्ला रूपमा न त युद्धमा हुनेछ।

21 וַיִּשְׁבַּן (וּ) וַיִּשְׁמַע אֶת-קוֹלֵי אֲנָחַר אֶת-אֲפֹנִי לְבָאוֹ בְּתִקְוָה כָּל-מְלָכוֹתָיו וַיִּשְׁרִים עִמּוֹ וְעָשָׂה וּבֵת הַנְּשִׂים

र-आउनेछ राज्यको महिमा उसलाई दिइएको-थिएन र-दिइएको-थिएन तुच्छ ठाउँमा उसको र-खडा-हुनेछ

H0935 H4438 H1935 H5414 H3808 H0959 H3653 H5975

וְלֹא-תִהְיֶה-לָּהּ בְּרִיתִי וְלֹא-תִשָּׁב וְלֹא-תִשָּׁב

चापलुसीले राज्य र-कब्जा-गर्नेछ शान्तिमा

H2519 H4438 H2388 H7962

“यसपछि एकजना एकदमै निष्ठुर अनि घिनलाग्दो मानिस आउनेछ। उसले राज परिवारको एकजना उत्तराधिकारी हुने सम्मान पाउनेछैन। आफ्नो चलाकीद्वारा ऊ अप्रत्याशित ढंगले राजा हुनेछ।

22 וַיִּשְׁבַּן (וּ) וַיִּשְׁמַע אֶת-קוֹלֵי אֲנָחַר אֶת-אֲפֹנִי לְבָאוֹ בְּתִקְוָה כָּל-מְלָכוֹתָיו וַיִּשְׁרִים עִמּוֹ וְעָשָׂה וּבֵת הַנְּשִׂים

करारको नेता र-त्यसै र-टुक्रिनेछन् उसको-अगाडिबाट बहाइनेछन् बाढीको र-सेनाहरू

H1285 H5057 H1571 H7665 H6440 H7857 H7858 H2220

उसले शक्तिशाली विशाल सेनाहरूलाई हराइदिन्छ अनि सम्झौता अनुसार सन्धि गरेका मुखियाहरू पनि परास्त हुनेछन्।

23 וַיִּשְׁבַּן (וּ) וַיִּשְׁמַע אֶת-קוֹלֵי אֲנָחַר אֶת-אֲפֹנִי לְבָאוֹ בְּתִקְוָה כָּל-מְלָכוֹתָיו וַיִּשְׁרִים עִמּוֹ וְעָשָׂה וּבֵת הַנְּשִׂים

जनतासहित थोरै र-बलियो-हुनेछ र-माथि-उठ्नेछ छल गर्नेछ उससँग मित्रताबाट र-मित्रताबाट

H4592 H5927 H4820 H4820 H0413 H2266

त्यसपछि धेरै देशहरूले त्यो क्रूर राजासँग सन्धि गर्नेछन् तर उसले उनीहरूसँग झूटो र चलाक पूर्ण व्यवहार गर्नेछ। ऊ अत्यन्तै शक्तिशाली बिनिनेछ। तर धेरै मानिसहरूले मात्र उसलाई समर्थन गर्नेछन्।

24	בְּשִׁלּוֹהַּ	וּבְמִשְׁמַנֵּי	מְדִינָהּ	יְבוּאָה	וְעֵשָׂה	אֲשֶׁר	לֹא	עָשׂוּ	אֲבֹתָיו	וְאֲבוֹת
	शान्तिमा	र-धनी-प्रदेशहरूका	प्रान्तको	पस्नेछ	र-गर्नेछ	जो	गरेनन्	गरे	उसका-पिताहरूले	न-पिताहरू
	<a href="#">H7962</a>		<a href="#">H4082</a>	<a href="#">H0935</a>	<a href="#">H3808</a>				<a href="#">H0001</a>	<a href="#">H0001</a>

	אֲבֹתָיו	בָּזָה	וְשִׁלּוֹהַּ	וּרְכוּשׁ	לָהֶם	יְבוּזוֹר	וְעַל	מִבְּצָרִים	יַחֲשָׁב
	उसका-पिताहरूका	लूटा	र-शिकार	र-धन-सम्पत्ति	तिनीहरूमा	छर्नेछ	र-गढहरूको-विरुद्ध	गढहरूको	योजना-बनाउनेछ
	<a href="#">H0001</a>	<a href="#">H0961</a>	<a href="#">H7998</a>	<a href="#">H7399</a>	<a href="#">H1992</a>	<a href="#">H0967</a>	<a href="#">H4013</a>	<a href="#">H4013</a>	<a href="#">H2803</a>

מִחֲשָׁבֹתָיו	וְעַד-	עֵת:
योजनाहरू	र-सम्म	समय
<a href="#">H4284</a>	<a href="#">H5704</a>	<a href="#">H6256</a>

“जब त्यस प्रदेशको सर्वाधिक धनी क्षेत्रले आफूलाई शान्ति र सुरक्षित अनुभव गर्छ, त्यति नै बेला उसले धनहरू लुट्नेछ र आफू पछि लाग्नेहरूलाई लूटको धन दिनेछ। त्यसका पिता-पुर्खाहरूले गर्न नसकेको काम त्यसले गर्नेछ।

25	וַיַּעַר	כַּחוֹ	וּלְבָבוֹ	עַל-	מֶלֶךְ	הַנִּגְבִּי	בְּחֵיל	גְּדוֹלֹ	וּמֶלֶךְ	הַנִּגְבִּי
	र-उत्तेजित-गर्नेछ	आफ्नो-शक्ति	र-मन	विरुद्ध	राजा	दक्षिणको	सेनासहित	ठूलो	र-राजा	दक्षिणको
	<a href="#">H5782</a>	<a href="#">H3824</a>	<a href="#">H4428</a>	<a href="#">H5045</a>	<a href="#">H2428</a>	<a href="#">H5045</a>	<a href="#">H4428</a>	<a href="#">H5045</a>	<a href="#">H4428</a>	<a href="#">H5045</a>

	וַתְּגַדֵּה	לְמַלְחָמָה	בְּחֵיל-	גְּדוֹלֹ	וְעֲצוֹם	עַד-	מֵאֵד	וְלֹא	יַעֲמֹד	כִּי-
	युद्ध-गर्नेछ	युद्धको-लागि	सेनासहित	ठूलो	र-शक्तिशाली	अत्यन्तै	धेरै	तर-टिक्नेछैन	टिक्नेछ	किनकि
	<a href="#">H1624</a>	<a href="#">H4421</a>	<a href="#">H2428</a>	<a href="#">H6099</a>	<a href="#">H5704</a>	<a href="#">H3966</a>	<a href="#">H3808</a>	<a href="#">H5975</a>		

יַחֲשָׁבוּ	עָלָיו	מִחֲשָׁבוֹת:
योजना-बनाउनेछन्	उसको-विरुद्ध	योजनाहरू
<a href="#">H2803</a>		<a href="#">H4284</a>

“त्यस पछि उसले आफ्नो पुरै शक्ति अनि सबै सेना र साहस दक्षिणको राजाको विरुद्धमा लगाउनेछ। दक्षिणी राजाले पनि एउटा ठूलो अनि शक्तिशाली सैन्यदल जुटाउनेछन्, तर विश्वासघातीहरूको षड्यन्त्रले दक्षिणी राजाको हार हुनेछ।

26	וְאֲבָלָי	פֶּת-	בָּנוּ	יִשְׁבְּרוּהוּ	וַחֲיָלוּ	יִשְׁטָוּהוּ	וְנִפְלוּ	חֲלָלִים	רָבִים:
	र-उसको-खाना-खानेहरू	रोटीको	उसको	नष्ट-गर्नेछन्	र-उसको-सेना	बहाइनेछ	र-पतन-हुनेछन्	मारिएकाहरू	धेरै
	<a href="#">H0398</a>	<a href="#">H6598</a>	<a href="#">H6598</a>	<a href="#">H7665</a>	<a href="#">H2428</a>	<a href="#">H7857</a>	<a href="#">H5307</a>		

तिनै राजाहरू जुन दक्षिणी राजाले मित्र सम्झिन्थे, जसले उनको नुन खाएका थिए तिनीहरूले उनलाई हराउनेछन् र तिनका सेनालाई परास्त पार्नेछन् र धेरैजना नै युद्धभूमिमा मर्नेछन्।

27	וּשְׁנֵיהֶם	הַמְּלָכִים	לְבָבָם	לְמַרְעֵ	וְעַל-	שְׁלָחוּ	אֶחָד	כִּזְבִּ	יְדַבְּרוּ	וְלֹא
	र-दुवैका	राजाहरूको	मन	दुष्टता-गर्न	र-एकै	टेबलमा	एक	झूटो	बोल्नेछन्	तर-सफल-हुनेछैन
	<a href="#">H8147</a>	<a href="#">H4428</a>	<a href="#">H3824</a>	<a href="#">H4827</a>	<a href="#">H7979</a>	<a href="#">H0259</a>	<a href="#">H3577</a>	<a href="#">H1696</a>	<a href="#">H3808</a>	

תִּצְלַח	כִּי-	עוֹד	קִץ	לְמוֹעֵד:
सफल-हुनेछ	किनकि	अझै	अन्त्य	निर्धारित-समयमा
		<a href="#">H5750</a>	<a href="#">H7093</a>	<a href="#">H4150</a>

ती दुवै राजाहरूले दुष्ट योजनाहरू बनाउने छन् र एउटै टेबलमा बसे पनि एउटाले अर्कोलाई ढाँट्ने छन् र त्यो योजना सफल हुनेछैन। किनकि उनीहरूको अन्त हुने समय परमेश्वरले निर्धारित गरिसक्नु भएकोछ।

28	וַיִּשָׁב	אֶרְצוֹ	בְּרְכוּשׁ	גְּדוֹלֹ	וּלְבָבוֹ	עַל-	בְּרִית	קָדָשׁ	וְעֵשָׂה	וְשָׁב
	र-फर्कनेछ	आफ्नो-देशमा	धन-सम्पत्तिसहित	ठूलो	र-उसको-मन	विरुद्ध	पवित्र	करार	र-गर्नेछ	र-फर्कनेछ
	<a href="#">H7725</a>	<a href="#">H0776</a>	<a href="#">H7399</a>	<a href="#">H3824</a>	<a href="#">H1285</a>	<a href="#">H6944</a>	<a href="#">H7725</a>			

לְאֶרְצוֹ:
आफ्नो-देशमा
<a href="#">H0776</a>

“ऊ धेरै धन सम्पत्ति लिएर आफ्नो देश फर्कने छ। फेरि त्यो पवित्र वाचा प्रति नराम्रो कर्म गर्ने निर्णय लिनेछ। उसले आफ्नो योजना अनुसार काम गर्नेछ अनि आफ्नो देश फर्कनेछ।

29	לְמוֹעֵד	יָשׁוּב	וּבָא	בְּנֻב	וְלֹא־	תְּהִיָּה	כְּרֹאשְׁנָה	וּכְאֶחָדָה
	निर्धारित-समयमा	फर्कनेछ	र-आउनेछ	दक्षिणमा	तर-हुनेछैन	हुनेछ	पहिले-जस्तो	र-अन्तिम-जस्तो
	<a href="#">H4150</a>	<a href="#">H7725</a>	<a href="#">H0935</a>	<a href="#">H5045</a>	<a href="#">H3808</a>	<a href="#">H1961</a>	<a href="#">H7223</a>	<a href="#">H0314</a>

“फेरि उत्तरको राजाले ठीक समयमा दक्षिणका राजामाथि आक्रमण गर्नेछ तर यसपल्ट ऊ पहिलो पल्ट जस्तो सफल हुँदैन।

30	וּבָא	בּוֹ	צִיִּים	כְּתִים	וְנִכְאָה	וְשָׁב	וְזָעַם	עַל־	בְּרִית־	קֹדֶשׁ
	र-आउनेछन्	उसको-विरुद्ध	जहाजहरू	कित्तीमको	र-निराश-हुनेछ	र-फर्कनेछ	र-रिसाउनेछ	विरुद्ध	पवित्र	करारको
	<a href="#">H0935</a>		<a href="#">H6716</a>	<a href="#">H3794</a>		<a href="#">H7725</a>	<a href="#">H2194</a>		<a href="#">H1285</a>	<a href="#">H6944</a>

וְעָשָׂה	וְשָׁב	וַיִּבֶן	עַל־	עֲבֹי	בְּרִית	קֹדֶשׁ:
र-गर्नेछ	र-फर्कनेछ	र-ध्यान-दिनेछ	माथि	त्यागहरू	पवित्र	करारको
<a href="#">H7725</a>		<a href="#">H0995</a>			<a href="#">H1285</a>	<a href="#">H6944</a>

पश्चिमबाट जहाजहरू तिनको विरुद्धमा आउनेछन् अनि ऊ पराजित हुनेछ र फर्किनेछ। पवित्र करारमाथि उसले आफ्नो रीस देखाउनेछ। ऊ फर्किनेछ अनि तिनीहरूलाई सधाउनेछ जसले पवित्र करार अनुसरण गर्न रोके।

31	וּזְרָעִים	מִמְנוֹ	יַעֲמְדוּ	וְחִלְלוּ	הַמִּקְדָּשׁ	הַמְעוֹז	וְהִטִּירוּ	הַתְּמִיד	וְנִתְּנוּ
	र-सेनाहरू	उसबाट	खडा-हुनेछन्	र-अपवित्र-गर्नेछन्	पवित्र-स्थान	गढको	र-हटाउनेछन्	निरन्तरको-बलिदान	र-राख्नेछन्
	<a href="#">H2220</a>		<a href="#">H5975</a>		<a href="#">H4720</a>	<a href="#">H4581</a>	<a href="#">H5493</a>	<a href="#">H8548</a>	<a href="#">H5414</a>

הַשְּׂקִיּוֹן	מִשׁוֹמֵם:
घृणित-वस्तु	उजाड-पार्ने
<a href="#">H8251</a>	<a href="#">H8074</a>

तिनले पठाएका सैन्य-दलहरूले पवित्र स्थानहरू, मन्दिरहरू अशुद्ध पार्ने छन् र नित्य गरिने बलिदान रोक्नेछन्। अनि त्यहाँ तिनीहरूले नाश गर्ने घृणित बस्तुलाई स्थापना गर्नेछन्।

32	וּמַרְשִׁיעִי	בְּרִית־	יַחְנִיף	בְּחִלְקוֹת	וְעַם	יְדָעִי	אַלְהֵיוּ	יַחֲזִקוּ	וְעָשׂוּ:
	र-करार-तोड्नेहरूलाई	करारको	भर्माउनेछ	चापलुसीले	तर-जनता	चित्रहरू	आफना-परमेश्वरलाई	बलिया-हुनेछन्	र-गर्नेछन्
	<a href="#">H7561</a>	<a href="#">H1285</a>	<a href="#">H2610</a>	<a href="#">H2514</a>		<a href="#">H3045</a>	<a href="#">H0430</a>	<a href="#">H2388</a>	

“तिनले वाचा इन्कार गर्न तयार भएकाहरूलाई झूटो प्रतिज्ञाहरूद्वारा आफ्नो तर्फमा लानेछन्, तर आफ्ना परमेश्वरमा विश्वासी मानिसहरू दृढ भएर बस्नेछन्।

33	וּמִשְׂכִּילֵי	עָם	יְבִינוּ	לְרָבִים	וְנִכְשְׁלוּ	בְּחֻרָב	וּבְלִהְבָּה	בְּשָׂבִי	וּבְבִהָ
	र-बुद्धिमानहरू	जनताका	शिक्षा-दिनेछन्	धेरैलाई	तर-पतन-हुनेछन्	तरवारले	र-ज्वालाले	कैदमा	र-लूटमा
			<a href="#">H0995</a>		<a href="#">H3782</a>	<a href="#">H2719</a>	<a href="#">H3852</a>		<a href="#">H0961</a>

יָמִים:
दिनहरूसम्म
<a href="#">H3117</a>

“ज्ञानी-शिक्षकहरूले साधारण मानिसहरूलाई परिस्थिति बुझ्नु सहायता गर्नेछन्। तर जो विवेक पूर्ण छन् उनीहरूलाई तरवारले काटेर आगोमा हालेर अथवा बन्दी भएर मारिए।

34	וּבְהִכְשָׁלָם	יַעֲזְרוּ	עֲזָרוּ	מִעֲט	וְנִלְווּ	עֲלֵיהֶם	רָבִים	בְּחִלְקֵיהֶם:
	र-पतन-हुँदा	सहायता-पाउनेछन्	सहायता	थोरै	र-जोडिनेछन्	तिनीहरूसँग	धेरै	चापलुसीले
	<a href="#">H3782</a>	<a href="#">H5826</a>	<a href="#">H5828</a>	<a href="#">H4592</a>				<a href="#">H2519</a>

जब तिनीहरू लडनेछन्, तिनीहरूले अलिकति सहायता पाउनेछन् अनि झूटा मानिसहरू तिनीहरूसँग सामेल हुनेछन्।

35	וּמִן־	הַמְּשִׁכִּילִים	יִכְשְׁלוּ	לְצָרוֹתָם	בָּהֶם	וּלְבָרָר	וְלִלְבָן	עַר־	עֵת
	र-बुद्धिमानहरूमध्ये	बुद्धिमानहरू	पतन-हुनेछन्	शुद्ध-गर्न	तिनीहरूलाई	र-निर्मल-गर्न	र-शुद्ध-बनाउन	सम्म	समय
			<a href="#">H3782</a>	<a href="#">H6884</a>		<a href="#">H1305</a>		<a href="#">H5704</a>	<a href="#">H6256</a>

רָגַן	כִּי־	עוֹד	לְמוֹעֵד:
अन्त्य	किनकि	अझै	निर्धारित-समयमा
<a href="#">H7093</a>		<a href="#">H5750</a>	<a href="#">H4150</a>

ही ज्ञानी शिक्षकहरू मारिने छन्। यस्तो गरिनेछ, जसले गर्दा तिनीहरूलाई अन्तिम दिनहरूमा बलियो शुद्ध अनि निर्दोष बनाइनु सकियोस्। किनभने तोकिएको समयमा आउनेछ।



וּמֹאָב	אֲדָוִים	מִדְּבָר	יִמְלִטוּ	וְאֵלֶיהָ	יִכְשְׁלוּ	וְרֵבֹתַי	הַצְּבִי	בְּאֶרֶץ	וּבְאֵ	41
र-मोआब	एदोम	उसको-हातबाट	बच्नेछन्	तर-यीहरू	पतन-हुनेछन्	र-धेरै	शोभाको	देशमा	र-पस्नेछ	
<a href="#">H4124</a>	<a href="#">H0123</a>	<a href="#">H3027</a>	<a href="#">H4422</a>	<a href="#">H0428</a>	<a href="#">H3782</a>			<a href="#">H0776</a>	<a href="#">H0935</a>	
							עֲמוֹן:	בְּנֵי	וְרֵאשִׁית	
							अम्मोनका	छोराहरू	र-प्रमुख	
							<a href="#">H5983</a>		<a href="#">H7225</a>	

फेरि उनले सुन्दर भूमिमा आक्रमण गर्ने छन् अनि धेरै पराजित हुने छन्। तिनीहरू मध्ये एदोम, मोआब अनि अम्मोनियाहरू उसको शक्तिद्वारा बाँच्नेछन्।

וַיִּשְׁלַח	יָדוֹ	בְּאֶרְצוֹת	וְאֶרֶץ	מִצְרַיִם	לָא	תִּהְיֶה	לְפָלְאוֹתָ:	42
र-पसानेछ	हात	देशहरूमा	र-देश	मिश्रको	बच्नेछैन	हुनेछ	भाग्यलाई	
<a href="#">H7971</a>	<a href="#">H3027</a>	<a href="#">H0776</a>	<a href="#">H0776</a>	<a href="#">H4714</a>	<a href="#">H3808</a>	<a href="#">H1961</a>	<a href="#">H6413</a>	

फेरि उसले धेरै देशहरूलाई आफ्नो शक्ति देखाउने छ र मिश्रले पनि यसको शक्ति थाहा पाउनेछ, यो अलग हुन सक्तैन।

וּמְשָׁל	בְּמִכְמֵנִי	תִּזְכָּר	וְהַזְכֵּר	וּבְכָל	תְּמִדוֹת	מִצְרַיִם	וּלְבָיִם	וּכְשֵׁים	43
र-शासन-गर्नेछ	भण्डारहरूमाथि	सुनको	र-चाँदीको	र-सबै	बहुमूल्य-वस्तुहरू	मिश्रका	र-लिबिया	र-कूशी	
<a href="#">H4910</a>	<a href="#">H4362</a>	<a href="#">H2091</a>	<a href="#">H3701</a>	<a href="#">H3605</a>	<a href="#">H4714</a>	<a href="#">H4714</a>	<a href="#">H3864</a>	<a href="#">H3569</a>	
	בְּמִצְרַיִם:								
	उसका-पाइलामा								
	<a href="#">H4703</a>								

उसले मिश्रको सुन, चाँदिको भण्डार अनि त्यसको सबै सम्पत्ति खोस्ने छ। लिबिा अनि कूशी पनि यसको अधीनमा हुनेछन्।

וּשְׂמֵעוֹת	יִבְהִלְתֶּן	מִמְזַרְחָ	וּמִצְפּוֹן	וַיִּצָּא	בְּחִמָּא	גְּדֹלָה	לְהַשְׁמִיד	וְלְהַחֲרִים	44
र-समाचारहरूले	चिन्तित-बनाउनेछ	पूर्वबाट	र-उत्तरबाट	र-निस्कनेछ	ठूलो-क्रोधमा	ठूलो	नष्ट-गर्न	र-सर्वनाश-गर्न	
<a href="#">H8052</a>	<a href="#">H0926</a>	<a href="#">H4217</a>	<a href="#">H6828</a>	<a href="#">H3318</a>	<a href="#">H2534</a>		<a href="#">H8045</a>		
	רָבִים:								
	धेरैलाई								

तर पछि उसले पूर्व र उत्तरबाट एउटा समाचार प्राप्त गर्नेछ, अनि ऊ भयभीत अनि क्रोधित हुनेछ। धेरै देशहरूलाई वर्वाद बनाउनको निम्ति अघि बढ्ने छ।

וַיִּשַׁע	אֶהְלִי	אֶפְדָּנוּ	בֵּין	יָמִים	לְהָרָ-	צְבִי-	קָדַשׁ	וּבְאֵ	עַד-	45
र-रोप्रेछ	पालहरू	आफ्नो-राजदरबारको	बीचमा	समुद्रहरू	पर्वत	शोभाको	पवित्र	र-आउनेछ	अन्त्यसम्म	
<a href="#">H5193</a>	<a href="#">H0168</a>	<a href="#">H0643</a>	<a href="#">H0996</a>	<a href="#">H3220</a>	<a href="#">H2022</a>	<a href="#">H6944</a>	<a href="#">H6944</a>	<a href="#">H0935</a>	<a href="#">H5704</a>	
	קָצוֹ	וְאִין	עֲזָרָ	לִי:						
	उसको-अन्त्य	र-कोही-छैन	सहायता-दिने	उसलाई						
	<a href="#">H7093</a>	<a href="#">H0369</a>	<a href="#">H5826</a>							

उसले आफ्नो राजकीय तम्बु समुद्र अनि सुन्दर पवित्र पर्वतको बीचमा बनाउनेछ। तर आखिरमा त्यो अपवित्र राजा मर्ने छ। जब उसको अन्तिम समय आउँछ, त्यति बेला उसलाई सहायता दिने कोही पनि हुनेछैन।